

5 וַיָּבֹאוּ אֲנָשִׁים מִשְׁכֶּם מִשְׁלוֹ וּמִשְׁמֶרֶן וּמִשְׁמָרֵי אִישׁ מִגְּלִיָּהּ זָקֵן וַיְקַרְעֵי ר-आए र-च्यातिएका र-दाहीका खीरिएका-दाही र-जना अस्सी र-सामरियाबाट शीलोबाट शेकेमबाट मानिसहरू र-आए H0935 H0376 H7927 H7887 H8111 H8084 H0376 H1548 H2206 H7167

בְּגָדִים וּמִתְגָּרְרִים וּמִנְחָה וּלְבֹנָה בַיִת לְהַבִּיאַ בֵּית יְהוָה: לוגाका र-घाउ-लगाएका र-अन्नबली र-धूप र-हातमा ल्याउन मन्दिरमा परमप्रभुको H1413 H4503 H3828 H3027 H0935 H3068

6 וַיָּצֵא יִשְׁמָעֵאל בֶּן-חֹרָה נְתַנְיָהוּ לְקַרְאֲתָם מֶן-בַּאֲרָתָם הַלְּוִיִּם הַלְּוִיִּם וּבְכֹהֵן וַיְהִי ר-निस्क्यो इश्माएल छोरा नतन्याहको तिनीहरूलाई-भेट्न बाट मिस्पाबाट हिँड्दै हिँड्दै र-रूँदै र-भयो H3318 H3458 H5418 H7125 H4709 H1980 H1980 H1058 H1961

כִּפְנֵשׁ בֵּיתֵהָ וַיֵּאמֶר אֲתָם וַיֵּאמְרוּ אֲלֵיהֶם בָּאוּ אֵלָי-גְּדַלְיָהוּ בֶן-אֲחִיקָם: — भेट्दा तिनीहरूलाई तिनीहरूलाई र-भन्यो तिनीहरूलाई आउनुहोस् गदल्याहकहाँ छोरा अहीकामको H6298 H0853 H0559 H0413 H0935 H0413 H296

इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।

7 וַיְהִי ר-भयो र-भित्र-पसेपछि — बीचमा सहरको तिनीहरूलाई र-काट्यो-तिनीहरूलाई नतन्याहको छोरा इश्माएलले H1961 H0935 H0413 H8432 H5418 H0413

בֵּיתֵהָ חֹרָה וְהָאֲנָשִׁים אֲשֶׁר-אֶתָּו: — बीचमा खाडलको उसले र-मानिसहरू जो उनीसँग-थिए H8432 H1931 H0376 H0854

तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।

8 וַעֲשֶׂהָ ר-दश जना-मानिसहरू भेटिए तिनीहरूमा र-भने इश्माएललाई नमार हामीलाई किनकि छन् H6235 H0376 H4672 H0559 H0413 H3458 H0408 H4191 H3426

לָמוּ חָמָא לֹא-מִטְּמָנִים בְּשָׂרָה חַטִּים וּשְׁעָרִים וּשְׁמֹן וּרְבֵשׁ וַיְחַלֵּל וְלֹא הִמְיָתָם בְּתוֹךְ हाम्रा लुकाइराखेका-सम्पत्ति मैदानमा गहुँ र-जो र-तेल र-मह र-रोक्यो र-मारन तिनीहरूलाई बीचमा H4301 H2406 H8184 H8081 H1706 H2308 H3808 H4191 H8432

אֲחִיקָם: — तिनका-भाइहरूको H0251

तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौं।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।

9 וְהַבְּוֹר אֲשֶׁר הִשְׁלִיךְ שָׁם יִשְׁמָעֵאל וְאֵת כָּל-פְּגָרֵי הָאֲנָשִׁים אֲשֶׁר הִכָּה בְּיַד-וְהַבְּוֹר ר-खाडल जसमा फाल्यो त्यहाँ इश्माएलले — लाशहरू सबै र-मानिसहरूका जसलाई हातद्वारा H7993 H8033 H3458 H0853 H3605 H6297 H0376 H5221 H3027

גְּדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ גְדַלְיָהוּ गदल्याहको गदल्याहको गदल्याहको गदल्याहको गदल्याहको गदल्याहको गदल्याहको गदल्याहको H1931 H4428 H0609 H6440 H1201 H4428 H3478 H0853 H4390

יִשְׁמָעֵאל בֶּן-חֹרָה נְתַנְיָהוּ: — इश्माएलले छोरा नतन्याहको मृतकहरूले H5418 H3458

(नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इसाएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।)

15	וַיִּשְׁמַע אֱלֹהִים	בֶּן־	נְתַנְיָה	נְמַלְט	בְּשִׁמְנָה	אֲנָשִׁים	מִפְנֵי	יְוָחָן	וַיֵּלֶךְ	אֶל־
	र-इश्माएल	छोरा	नतन्याहको	भाग्यो	आठ	जना-मानिसहरूसँग	सामुबाट	योहानानको	र-गयो	—
	H3458		H5418	H4422	H8083	H0376	H6440	H3110	H3212	H0413

בְּנֵי עַמּוֹן: ס
— सन्तानहरूतिर अम्मोनका
[H5983](#)

तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।

16	וַיִּקַּח	יְוָחָן	בֶּן־	קָרַח	וְכָל־	שָׂרֵי	הַחִיָּלִים	אֲשֶׁר־	אָתוֹ	אֶת	כָּל־
	र-लियो	योहानानले	छोरा	कारेहको	र-सबै	सेनापतिहरू	फौजका	जो	उनीसँग-थिए	—	सबै
	H3947	H3110		H7143	H3605	H8269	H2428		H0854	H0853	H3605

	שְׂאֵרֵית	הָעָם	אֲשֶׁר	הָשִׁיב	מֵאֵת	יִשְׁמָעֵאל	בֶּן־	נְתַנְיָה	מִן־	הַמִּצְבֵּה
	बाँकी-रहेका	मानिसहरूलाई	जसलाई	फिर्ता-ल्यायो	बाट	इश्माएलको	छोरा	नतन्याहको	बाट	मिस्पाबाट
	H7611		H7725	H0854	H3458		H5418		H4709	

	אֶחָד	הַזֶּה	אֶת־	גְּדַלְיָה	בֶּן־	אֲחִיקָם	גְּבֻרָיִם	אֲנָשִׁי	הַמְּלַחְמָה	וְנָשִׁים
	पछि	मारको	—	गदल्याहलाई	छोरा	अहीकामको	बलिया-पुरुषहरू	योद्धा-मानिसहरू	युद्धका	र-स्त्रीहरू
		H5221	H0853			H0296	H1397	H0376	H4421	H0802

וַיָּשָׁב מִבְּעוֹן: הָשִׁיב אֲשֶׁר וְסָרְסִים: ר-नपुंसकहरू
गिबोनबाट फिर्ता-ल्याएको-थियो जसलाई र-बालबालिका
[H1391](#) [H7725](#) [H5631](#) [H2945](#)

यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए। 17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरुथ-किम्हाममा शिबिर हाले।

17	וַיֵּלְכוּ	וַיָּשָׁבוּ	בְּגֵרֹת	כְּמוֹהֶם	(כְּמֹהֶם)	אֲשֶׁר־	אֶצְלָ	לְחַם־בֵּית	לְלֶכֶת	לְבוֹא
	र-गए	र-बसे	बसोबास-गरेर	—	किमहाममा	जो	नजिकै	बेतलेहेममा	जान	प्रवेश-गर्न
	H3212	H3427	H1628	H3643	H3643		H0681	H1035	H3212	H0935

מִצְרַיִם: मिश्रमा
[H4714](#)

18	מִפְנֵי	הַכְּשָׁרִים	כִּי	יֵרָאוּ	מִפְנֵיהֶם	כִּי־	הַזֶּה	יִשְׁמָעֵאל	בֶּן־	נְתַנְיָה	אֶת־
	डरले	कल्दीहरूको	किनकि	डराए	तिनीहरूबाट	किनकि	मार्यो	इश्माएलले	छोरा	नतन्याहको	—
	H6440	H3778		H3372	H6440		H5221	H3458		H5418	H0853

וְגְדַלְיָהוּ: אֲחִיקָם אֲשֶׁר־ הַפְּקִיד מְלָךְ־ בָּבֶל: בְּאֶרֶץ: ס
— गदल्याहलाई अहीकामको जसलाई अशुर- नियुक्त-गर्नुभयो राजाले बाबेलका देशमा
[H0296](#) [H4428](#) [H0894](#) [H0776](#)